



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ६१) काठमाडौं असार ३१ गते, २०६८ साल (अतिरिक्ताङ्क १०क)

भाग ३

नेपाल सरकार
अर्थ मन्त्रालयको

सूचना १

मूल्य अभिवृद्धि कर (तेह्रौं संशोधन) नियमावली, २०६८

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर (तेह्रौं संशोधन) नियमावली, २०६८” रहेको छ ।

खण्ड ६१ अतिरिक्ताङ्क १०क नेपाल राजपत्र भाग ३ मिति २०६८।३।३१

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३० मा संशोधन :
मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (यसपछि “मूल नियमावली” भनिएको)
को नियम ३० मा रहेका “सात दिनभित्र” भन्ने शब्दहरूको सट्टा “पन्ध्र
दिनभित्र” भन्ने शब्दहरू राखिएका छन् ।

३. मूल नियमावलीको नियम ३२ मा संशोधन: मूल नियमावलीको नियम ३२
को उपनियम (२) मा रहेका “सात दिनभित्र” भन्ने शब्दहरूको सट्टा “पन्ध्र
दिनभित्र” भन्ने शब्दहरू राखिएका छन् ।

४. मूल नियमावलीको नियम ३९ मा संशोधन: मूल नियमावलीको नियम
३९ को,-

(क) उपनियम (४) मा रहेका “अनुसूची-१४” भन्ने शब्दहरूको
सट्टा “अनुसूची-१०” भन्ने शब्दहरू राखिएका छन् ।

(ख) उपनियम (५) मा रहेका “अनुसूची-१५” भन्ने शब्दहरूको
सट्टा “अनुसूची-१०” भन्ने शब्दहरू राखिएका छन् ।

५. मूल नियमावलीको नियम ४५ मा संशोधन: मूल नियमावलीको नियम
४५ को उपनियम (३) को सट्टा देहायको उपनियम (३) राखिएको छ:-

“(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनका लागि दर्ता
नभएको व्यक्तिले कर फिर्ता माग गर्दा खण्ड (क) को प्रयोजनको लागि
अनुसूची-१७ र खण्ड (ख) र (ग) को प्रयोजनको लागि अनुसूची-१८ को
ढाँचामा सोभै विभागमा निवेदन दिन सक्नेछ ।”

६. मूल नियमावलीको अनुसूची-८ मा संशोधन: मूल नियमावलीको अनुसूची-
८ को सट्टा देहायको अनुसूची-८ राखिएको छ:-

(२)

सूचना २

अन्तःशुल्क (वाह्रौं संशोधन) नियमावली, २०६८

अन्तःशुल्क नियमावली, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, अन्तःशुल्क ऐन, २०५८ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “अन्तःशुल्क (वाह्रौं संशोधन) नियमावली, २०६८” रहेको छ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

२. अन्तःशुल्क नियमावली, २०५९ को नियम ३० मा संशोधन: अन्तःशुल्क नियमावली, २०५९ (यसपछि “मूल नियमावली” भनिएको) को नियम ३० को उपनियम (२) पछि देहायको उपनियम (२क) थपिएको छ:-

“(२क) सिगारको प्रत्येक बट्टामा र मुखमा राख्ने खैनी वा सुर्तीको प्रत्येक प्याकेट, बट्टा वा पोकामा विभागले तोके वमोजिम अन्तःशुल्क टिकट लगाउनु पर्नेछ।”

३. मूल नियमावलीको अनुसूची-२ मा संशोधन: मूल नियमावलीको अनुसूची-२ को सट्टा देहायको अनुसूची-२ राखिएको छ:-

“अनुसूची-२

(नियम ३ र ५ सँग सम्बन्धित)

इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर

इजाजतपत्र लिनु पर्ने वस्तु तथा सेवाको इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर देहाय बमोजिम हुनेछ :-

१. मदिरा र इथानोल उत्पादन तर्फ :-

(क)	स्पिट उत्पादन गर्ने प्रतिष्ठानको लागि	रु. ८०,०००।-
(ख)	वियर उत्पादन गर्ने प्रतिष्ठानको लागि	रु. ८०,०००।-
(ग)	ईथानोल उत्पादन गर्ने प्रतिष्ठानको लागि	रु. ८०,०००।-
(घ)	वाईन/ब्राण्डी (फलफूलमा आधारित) मात्र बनाउने प्रतिष्ठानको लागि	रु. ४०,०००।-
(ङ)	अन्य मदिरा उत्पादनका लागि	रु. ८०,०००।-
(च)	चुरोट उत्पादन गर्ने प्रतिष्ठानको लागि	रु. १००,०००।-

२. मदिरा विक्री वितरण तर्फ :-

(क) होटल, रेष्टुरेण्ट तथा लजहरूको लागि :-

(१)	पाँचतारे होटल	रु. ३०,०००।-
(२)	चारतारे होटल	रु. २५,०००।
(३)	तीनतारे होटल	रु. १८,०००।-
(४)	दुईतारे होटल	रु. १२,५००।-
(५)	एकतारे होटल	रु. ७,०००।-
(६)	स्वदेशी तथा विदेशी मदिरा बोतल खोली विक्री वितरण गर्ने पर्यटक स्तरको रेष्टुरेण्ट तथा रिसोट	रु. ५,०००।-
(७)	स्वदेशी मदिरा बोतल खोली विक्री वितरण गर्ने साधारण होटल, रेष्टुरेण्ट र बार तथा लज	रु. ३,०००।-

(५)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ। ५२९

खण्ड ६१ अतिरिक्ताङ्क १०क नेपाल राजपत्र भाग ३ मिति २०६८।३।३१

(ख) मदिरा विक्रेताको लागि :-

(१)	मदिरा वितरक	रु. २०,०००।-
(२)	थोक विक्रेता	रु. १२,०००।-
(३)	स्वदेशी तथा विदेशी मदिरा विक्री गर्ने खुद्रा विक्रेता	रु. ८,०००।-
(४)	महानगरपालिका, उपमहानगरपालिका वा नगरपालिकामा स्वदेशी मदिरा मात्र विक्री गर्ने खुद्रा विक्रेता	रु. ६,०००।-
(५)	महानगरपालिका, उपमहानगरपालिका वा नगरपालिका बाहेकका अन्य क्षेत्रमा स्वदेशी मदिरा मात्र विक्री गर्ने खुद्रा विक्रेता	रु. २०००।-
(६)	डिपार्टमेण्टल स्टोर	रु. १०,०००।-

(ग) मदिरा निकासी तथा पैठारीकर्ताको लागि :-

(१)	विदेशी मदिरा र स्पिरिट पैठारीकर्ता	रु. २०,०००।-
(२)	मदिरा निकासीकर्ता	रु. ३,५००।-

(घ) चुरोट निकासीकर्ता :-

(१)	नेपाल बाहिर चुरोट निकासीकर्ता	रु. ३,५००।-
-----	-------------------------------	-------------

३. पैठारी तथा अन्य वस्तु खरिद विक्री र उत्पादन तर्फ :-

(क)	विदेशी चुरोट, सिगार, सुती तथा सुतीजन्य वस्तु पैठारी गर्नेको लागि	रु. १०,०००।-
(ख)	विदेशी खैनी, जर्दा, नश, पानपराग वा पान मसला पैठारी गर्नेको लागि	रु. २५,०००।-
(ग)	पान पराग, पान मसला, चुरोट, खैनी, जर्दा, नश, सुती वा सुतीजन्य वस्तु थोक खरिद बिक्री गर्नेको लागि	रु. ५,०००।-
(घ)	पान पराग, पान मसला, खैनी, जर्दा, नश, सुती, वा सुतीजन्य वस्तु (चुरोट बाहेक) उत्पादन गर्नेको लागि	रु. २५,०००।-
(ङ)	चुरोट, खैनी, जर्दा, नश, पान पराग, सुती वा पान मसला खुद्रा खरिद बिक्री गर्नेको लागि	रु. १,५००।-
(च)	विदेशी खुदो र गुँड पैठारी गर्नेको लागि	रु. ८,०००।-

खण्ड ६१ अतिरिक्ताङ्क १०क नेपाल राजपत्र भाग ३ मिति २०६८।३।३१

(छ)	खुदो, गुँड र स्प्रिट खरिद बिक्री (निकासी समेत) गर्नेको लागि	रु.३,५००।-
(ज)	इँटा उत्पादन गर्ने उद्योगका लागि प्रति भट्टा	रु.१,५०,०००।-
(झ)	स्टोन क्रसर (गिट्टी रोडा उत्पादन वा निकासी गर्ने उद्योग)	रु.१,००,०००।-
(ञ)	पावर क्रसर प्रयोग गरी उत्पादन हुने सख्खर (गुण), कालो सख्खर, रसकट उत्पादन गर्ने देहाय बमोजिमका उद्योगको लागि :-	
	(१) भर्तिकल रोलर प्रयोग गर्ने उद्योगको लागि (दश हर्स पावरसम्मको)	रु.१५,०००।-
	(२) होरिजेन्टल रोलर प्रयोग गर्ने उद्योगको लागि (दश हर्स पावर भन्दा बढीको)	रु.३०,०००।-

४. माथी प्रकरण १,२ र ३ मा उल्लेख भए बाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीको आधारमा प्रत्येक १ लाख रुपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई तीस रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर लाग्नेछ। यस्तो इजाजतपत्र दस्तुर न्यूनतम पाँच हजार रुपैयाँ भन्दा कम र अधिकतम पच्चीस हजार रुपैयाँ भन्दा बढी हुने छैन।

दृष्टव्य: (१) यस अनुसूची बमोजिमको दस्तुर काठमाडौँ उपत्यका बाहिर का इँटा उद्योगको हकमा पच्चीस प्रतिशत र दुर्गम क्षेत्रका फलफूलमा आधारित वाइन एवम् मदिरा उद्योगको हकमा पचहत्तर प्रतिशतले कम लाग्नेछ।

(२) एक एकाइले एकभन्दा बढी किसिमको मदिरा खरिद बिक्री गर्ने भएमा सबभन्दा बढी दरको दस्तुर मात्र बुझाए पुग्नेछ।

(३) इँटा उत्पादक र स्टोन क्रसर उद्योगले प्रकरण ३ को खण्ड (ज) वा (झ) बमोजिम बुझाउनु पर्ने रकममध्ये बीस प्रतिशत इजाजतपत्र लिँदा, चालीस प्रतिशत माघ मसान्तसम्म र बाँकी रकम जेठ मसान्तसम्म बुझाउने गरी किस्ता कायम गरिएको छ।

खण्ड ६१ अतिरिक्ताङ्क १०क नेपाल राजपत्र भाग ३ मिति २०६८।३।३१

(४) मूल्य अभिवृद्धि करमा दर्ता भएका ईटा उत्पादन र स्टोन क्रसर उद्योगहरूले इजाजतपत्र दस्तुर तिर्नु पर्ने छैन ।

तर यस्तो ईटा उत्पादक र स्टोन क्रसर उद्योगले एक आर्थिक वर्षका लागि बुझाउनु पर्ने इजाजतपत्र दस्तुर भन्दा कम मूल्य अभिवृद्धि कर आन्तरिक राजस्व कार्यालयमा दाखिला गरेको अवस्थामा त्यस्तो कम भएको रकम इजाजतपत्र दस्तुर वापत आर्थिक वर्ष समाप्त भएको एक महिना भित्रमा आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेछ र सो अवधिभित्र दाखिला नगरेमा सोमा ऐन बमोजिम बिलम्ब दस्तुर लाग्नेछ ।

(५) यस अनुसूचीको प्रकरण ३ को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा तोकिएको इजाजतपत्र दस्तुर तथा नवीकरण दस्तुर काठमाडौं उपत्यका भन्दा बाहिरका इजाजतपत्रवालाका हकमा पच्चीस प्रतिशतले कम लाग्नेछ ।”

आज्ञाले,
कृष्णहरि वास्कोटा
सचिव

(८)

मुद्रण विभाग, सिंहदरवार, काठमाडौंमा मुद्रित । मूल्य रु. ५।-

गो.ह.द.नं. १६।०६२।६३
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५२४